


खैरहनी नगर कार्यपालिकाको कार्यालय
खैरहनी, चितवन
प्रदेश नं ३, नेपाल
कार्यालय सहयोगी पदमा सेवा करारमा लिने सम्बन्धी सूचना
(सूचना प्रकाशित मिति : २०७६/०६/२७)

विज्ञापन नं.०४

खैरहनी नगरपालिकाको लागि कार्यालय सहयोगी पदको रूपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नु पर्ने भएकाले निम्नानुसारको योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा कार्यालय समय भित्र (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलीपल्ट) सम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको दरखास्त फाराम कार्यालयबाट वा वेबसाइट www.khairahanimun.gov.np बाट उपलब्ध हुनेछ ।

१. आवश्यक पद तथा संख्या : कार्यालय सहयोगी - ३ (तिन)
२. शैक्षिक योग्यता र अनुभव : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा उर्तिण गरेको हुनु पर्नेछ । अन्य निकायमा समान पदमा स्थायी, अस्थायी वा सेवा करारमा काम गरी अनुभव हाँसील गरेकोलाई ग्राह्यता दिईनेछ ।
३. दरखास्तमा संलग्न गर्नुपर्ने : उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभव हाँसील सम्बन्धी विवरणको प्रमाणीत प्रतिलिपि संलग्न हुनु पर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।
४. सेवाको किसिम : सेवा करार
५. दरखास्त हस्तुतः रु. १००१-
६. पारीश्रमीक : नेपाल सरकारले कार्यालय सहयोगी पद प्रथम तहको लागि तोकेको न्यूनतम शुरु स्केल ।
७. उमेर : (क) २१ वर्ष उमेर पुरा गरी पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ ।
८. परीक्षाको किसिम : अन्तरवार्ता




प्रमूड प्रशासकीय अधिकृत
(उप-सचिव)

अनुसूची - ३
(बुँदा ४.२ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा)
खैरहनी नगर कार्यपालिकको कार्यालय
खैरहनी, चितवन
प्रदेश नं ३, नेपाल

हालसालै खिचेको
 पासपोर्ट साईजको पुरै
 मुखाकृति देखिने फोटो
 यहाँ टास्ने र फोटो र
 फाराममा पर्ने गरी
 उम्मेदवारले दस्तखत गर्ने

कार्यालय सहयोगी पदको लागि दरखास्त फाराम

(क) व्यक्तिक विवरण

	नाम थर	(देवनागरीमा)			
		(अंग्रेजी टूलो अक्षरमा)		लिङ्गः	
	नागरिकता नंः	जारी गर्ने जिल्ला :		मिति :	
स्थायी ठेगाना	क) जिल्ला	ख) न.पा./गा.वि.स.	ग) वडा नं		
	घ) टोल :	ड) मार्ग/घर नं. :	च) फो नं.		
पत्राचार गर्ने ठेगाना :				ईमेल	
बाबुको नाम, थर :	जन्म मिति :		(वि.सं.मा)	(इस्वि संवत्मा)	
बाजेको नाम, थर :	हालको उमेर :		वर्ष	महिना	

(ख) शैक्षिक योग्यता / तालिम (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता / तालिम मात्र उल्लेख गर्ने)

आवश्यक न्यूनतम योग्यता	विश्वविद्यालय/बोर्ड/तालिम दिने संस्था	शैक्षिक उपाधि/तालिम	संकाय	श्रेणी/प्रतिशत	मूल विषय
शैक्षिक योग्यता					
तालिम					

(ग) अनुभव सम्बन्धी विवरण

कार्यालय	पद	सेवा/समूह/उपसमूह	श्रेणी/तह	स्थायी/अस्थायी/करार	अवधि	
					देखि	सम्म

मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरु सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन । कुनै कुरा ढाँटे वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु । उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरुमा उल्लेखित सबै शर्त तथा नियमहरु पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरु पूर्ण रुपमा पालना गर्नेछु र करारको समयभन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु ।

उम्मेदवारको ल्याप्चे सहीछाप		उम्मेदवारको दस्तखत
दायाँ	बायाँ	
मिति:		
कार्यालयले भने:		
रसिद/भौचर नं. :		रोल नं. :
दरखास्त अस्वीकृत भए सो को कारण :		
दरखास्त रुजु गर्नेको नाम र दस्तखत: मिति :	दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको दस्तखत मिति :	

द्रष्टव्य : दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्नलिखित कागजातहरु अनिवार्य रुपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदि ।